



बेलकोटगढी नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
बाघखोर, नुवाकोट
२०७४
प्रदेश नं. ३ नेपाल

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

प्रकाशित मिति: २०७४/११/१७ गते

यस बेलकोटगढी नगरपालिकाका लागि तपशिल बमोजिमका पदमा २०७५ असार मसान्त सम्मका लागि कर्मचारी सेवा करारमा नियुक्ती गर्नुपर्ने भएकोले इच्छुक नेपाली नागरिकहरूले मिति २०७४/१२/१ गते भित्र व्यक्तिगत विवरण, नागरिकता प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रतिलिपि, अनुभवका प्रमाणपत्रहरूको प्रतिलिपि राखी बेलकोटगढी नगरपालिकाको कार्यालयमा हुलाक मार्फत वा स्वयम् उपस्थित भई आवेदन दिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।

सि.न.	विज्ञापन नं	पद	माग संख्या	योग्यता	दरखास्त दस्तुर	काम गर्नपर्ने स्थान
१	१/२०७४/०७५	सिभिल इन्जिनियर	एक	मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ विषयमा बि. इ. वा सो सरह उत्तिर्ण भै नेपाल इन्जिनियरिङ काउन्सिलमा दर्ता भएको । *२१ वर्ष पुरा भइ ३५ वर्ष ननाघेको, महिलाको हकमा ४० वर्ष ननाघेको ।	१०००।	बेलकोटगढी नगरपालिका
२	२/२०७४/०७५	सिभिल सब इन्जिनियर	दुई	मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तिर्ण भएको । *१८ वर्ष पुरा भइ ३५ वर्ष ननाघेको, महिलाको हकमा ४० वर्ष ननाघेको ।	५००।	बेलकोटगढी नगरपालिका

तलबस्केल: नेपाल सरकारले सो पदका लागि निर्धारण गरेको शुरु स्केल ।

दरखास्त फारम: लोकसेवा आयोगको ढाँचाको फारममा भरी बुझाउनु पर्नेछ । सो फारम लोकसेवा आयोगको वेबसाइट www.psc.gov.np बाट डाउनलोड गर्न सक्नु हुनेछ । नगरकार्यपालिकाको कार्यालयबाट पनि फारम प्राप्त गर्न सकिने छ ।

परीक्षाको किसिम: लिखित (वस्तुगत) तथा अन्तरवार्ता ।

दरखास्त पेश गर्ने स्थान: बेलकोटगढी नगरपालिकाको कार्यालय बाघखोर, नुवाकोट

परीक्षा मिति: पछि जानकारी गराइनेछ ।

आवेदन दिने तरिका: तोकिएको कागजातहरू र तोकिएको दस्तुर शुल्क बेलकोटगढी नगरकार्यपालिकाको कार्यालयबाट नगदी रसिद काटी रसिद दरखास्त फारममा संलग्न राखी हुलाक वा स्वयम् उपस्थित भइ आवेदन दिने । हुलाक मार्फत पठाइएको दरखास्त फारम सूचनाको अन्तिम मिति सम्म कार्यालयमा दर्ता भै सक्नु पर्ने छ । म्याद नाघि र रित नपुगी आएका दरखास्त उपर कुनै कारवाही हुने छैन ।

सूचनामा उल्लेख नभएका अन्य थप कुराहरू जानकारीको लागि बेलकोटगढी नगरकार्यपालिकाको कार्यालयमा सम्पर्क राख्नुहुन सूचित गरिन्छ ।

सम्पर्क नं: ९८५१२५३०२२, ९८४९३५७३५१, ९८४१५७९४०८